

भाग्यक समाचार, हल्ला र अफवाहरुले जसरी जनजिवन अस्त व्यस्त बनाएको थियो, अहिले कोरोना भाईरसको महामारिको अवस्था पनि त्यस्तै छ । हामि सबै मिलेर यसको निराकरणमा महत्वपूर्ण भुमिका खेल्न सक्छौं । यसकालागि हामिले विश्वसनिय एवं स्रोत सुलेका सहि सूचना निर्णयिक तहसर्वम प्रवाह गर्न सक्छौं ।

Coronavirus CivActs Campaign (CCC) ले सरकार, सञ्चार माध्यम, संघसंस्था र आम नागरिक बिचको सूचनाको दुरी कम गर्न देशभारिबाट संकलन गरिएका हल्ला, नागरिकका जिजासा तथा प्रश्नहरू संकलन गरी तथ्य पता लगाएर आम नागरिकलाई सूचित गर्दछ । यसले आम नागरिकका आवश्यकताको पहिचान गर्नुकासाथै हल्लाहरूले कुनै नकारात्मक असर पुन्याउनुपर्व सान्दर्भिक तथ्य आम नागरिक समक्ष प्रवाह गरी जोखिम न्युनिकरण गर्दछ ।



कोमिड - १९ बाट सूजित परिस्थितिलाई मध्यनजर गर्दै सरकारको आ.व. २०७७/७८ को नीति तथा कार्यक्रममा समेटिएका स्वास्थ्य सर्वबन्धी प्रमुख विषयहरू:

- हरेक स्थानीय तहमा ५ देखि १५ शैयासर्वमको आधारभूत अस्पताल स्थापना र स्तरोन्नति गरिने ।

स्रोत: <https://cutt.ly/nyEZiPM>

- 
 - प्रदेशस्तरमा रहेका साविकका जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शैयाको अस्पताल र अङ्गल अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तरोन्नति गरिने ।
- 
 - पोखरा, कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेलधुरा अस्पतालबाट उपलब्ध विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तार र स्तरोन्नति गरी यी केन्द्रीय अस्पताललाई ५ सय शैयाको विशेषज्ञ अस्पतालको रूपमा विकास गरिने ।
- 
 - सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवासहितको ३ सय शैयाको केन्द्रीय र न्युनतम ५० शैयाको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने ।
- 
 - अन्तरराष्ट्रिय विमानस्थल र अन्तरराष्ट्रिय सीमाका प्रमुख नाकाहरूमा आधुनिक हेल्थ डेस्क तथा क्वारेन्टिन घृह स्थापना गरिने ।

गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारंभिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराईने भनिएको छ, तर वास्तविक लक्षित समूह अझै पनि भौगोलिक हिसावले यी अस्पतालको पहुँचबाट ठाढै रहने देखिन्छ ।

हल्ला र तथ्य



निजि अस्पतालले
पनि आर.डी.टि.
परिक्षण गर्ने रे, के
यो निःशुल्क हुन्छ ?

आर.डी.टि. बाट परिक्षण गर्न इच्छुक उपत्यका मित्रका निजि तथा सामुदायिक अस्पतालले स्वास्थ्य सेवा विभागबाट र उपत्यका बाहिरका स्वास्थ्य संस्थाले प्रदेश स्वास्थ्य निर्देशनालयबाट अनुमति लिनुपर्नेछ । आर.डी.टि. परिक्षण गर्न चाहने स्वास्थ्य संस्थाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सुचिकृत गरेको आर.डी.टि. मात्र प्रयोग गर्न सक्नेछन् । आर.डी.टि.परिक्षणको शुल्क खरिद मुल्यको २० प्रतिशत नबढ्ने गरी लिन पाईनेछ ।

स्रोत: <https://drive.google.com/file/d/1GFAD3URLS85tZVAj4H4KPCbqvZn1M2rd/view>



कोरोनाको उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मीलाई समाजमा अद्योषित बहिस्कार गरेको पनि सुनिदैछ र साथसाथै उनिहरूकै कारणले अन्य रोगको उपचार गर्ने बिरामीमा पनि कोरोना सर्ने जोखिम छ भन्छन् ।

उपचारमा प्रत्यक्षरूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरू कोभिड - १९ का बिरामी बाहेककक्का अन्य सेवाग्राही, घरपरिवार र कमाजमा प्रत्यक्ष सम्पर्कमा आउनु भन्दा पूर्व १४ दिनसम्म अनिवार्य व्यारेन्टेनमा बस्नु पर्नेछ । सोको उचित व्यवस्था सरबन्धीत अस्पतालले मिलाउनु पर्नेछ । कोभिड - १९ को बिरामीको उपचारमा प्रत्यक्ष संलग्न चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीहरू तथा अन्य कर्मचारीहरू सो अवधीमा अन्य रोगका बिरामीको उपचारमा संलग्न हुनुहोदैन ।

स्रोत: https://drive.google.com/file/d/1GavLiOpTqgDYTxsr_vY8jFLLtKrj_gzZ/view



सरकारले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारको लागि छुट्याएको रकम थोरै छ । यो अवस्था लरिब्यो भने सरकारले के गर्छ ।

महामारी अनपेक्षित रूपमा लिभिन गएको अवस्थामा सरकारले त्यसलाई रोक्न थप प्रभावकारी कदम चाल्दै कार्यक्रमहरूको पुनःप्राथमिकीकरण र समायोजन समेत गरी स्रोत साधन परिचालन गर्ने योजना बनाएको छ ।

स्रोत: <https://cutt.ly/nyEZiPM>



लकडाउन अवधी लरिब्दै गए पनि खाधानन आपूर्तिमा कुनै कमि नभएको र प्रयाप्त मौजदात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मञ्चालयले जनाएको छ । लकडाउन सुरु भएदेखी आयातमा पनि कुनै पिरावट आएको छैन । यदि कसैले खाधानको कृतिम अभाव सूजना गरेको वा कालो बजारी गरको थाहा भएमा नजिकैको प्रशसनमा खबर गरे निजलाई कानून बगोजिम कारबाही हुनेछ ।

लकडाउनको अवधी लरिब्दै गए पनि खाधानन आपूर्तिमा कुनै कमि नभएको र प्रयाप्त मौजदात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मञ्चालयले जनाएको छ । लकडाउन सुरु भएदेखी आयातमा पनि कुनै पिरावट आएको छैन । यदि कसैले खाधानको कृतिम अभाव सूजना गरेको वा कालो बजारी गरको थाहा भएमा नजिकैको प्रशसनमा खबर गरे निजलाई कानून बगोजिम कारबाही हुनेछ ।

स्रोत: <https://cutt.ly/xyRROuU>

सूचनाका स्रोतहरू

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय कोरोना माईरस रोग (COVID - 19) सरबन्धी स्वास्थ्य क्षेत्रको प्रतिकाय

स्वास्थ्य र जनसंख्या मन्त्रालय

कोभिड(१९ को अवस्था)

नेपाल श्रम शक्ति सर्वेक्षण

कोरोना कोष सञ्चालन निर्देशिका, २०७६

कृषि तथा पशुपालन विकास मन्त्रालय

सुरक्षित हुन के गर्ने

जोन्स होपकिन्स कोरोना माइरस स्रोत केन्द्र

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय



मुख्य गन्तव्य राष्ट्रमा रहेका नेपाली कामदार

साउदी अरब	कुवैत	बहराइन	कतार	युएई	ओमान	मलेसिया	दक्षिण कोरिया
३,५२,६६७ नेपाली	८२,६३० नेपाली	२८,२७६ नेपाली	८,३७,००२ नेपाली	२,३१,०८८ नेपाली	८,२५० नेपाली	४,६९,१३१ नेपाली	४३,६२१ नेपाली
५४,६५२ संक्रमित	१४,८५० संक्रमित	६,९३० संक्रमित	३२,६०४ संक्रमित	२३,३५८ संक्रमित	५,१८६ संक्रमित	६,८१४ संक्रमित	११,०६५ संक्रमित
६७४ नेपाली संक्रमित	८८ नेपाली संक्रमित	१९५ नेपाली संक्रमित	१,८०० नेपाली संक्रमित	८५ नेपाली संक्रमित	४५ नेपाली संक्रमित	४५ नेपाली संक्रमित	११,०६५ संक्रमित

गन्तव्य राष्ट्रमा
संक्रमित नेपाली

गन्तव्य राष्ट्रमा
नेपाली जनसंख्या

गन्तव्य राष्ट्रमा
संक्रमित जनसंख्या

स्रोत: <https://who.sprinklr.com/>

ShramikSanjal

साउदी र यु.ए.ई.बाट नयाँ अपडेट

साउदी अरब:

साउदी अरबको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले मे २३ देखि २७ सम्म अधिराज्य भर २४ घण्टा कफ्चू लागू गर्ने निर्णय गरेको छ । कफ्चू उल्लङ्घन गर्नेलाई ठूलो जरिवाना समेत तोकिएको छ । साउदीमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूलाई सो समयमा आफूलाई चाहिने आवश्यक वस्तु तथा खाद्यानन पहिले नै खरिद गरी कफ्चू समयको पूर्ण पालना गर्नुहुन कन्सुलेट जनरल साउदी अरब, जेदा ले अनुरोध सहित सुचना निकालेको छ ।

यु.ए.ई.:

७० वटा पार्क खुल्दैछन् र केही समुन्द्री किनाराका पार्कहरू पनि खुल्ने भएका छन् । तर, अवस्था सामान्य नहुँदासम्म पार्कमा जान उपयुक्त हुदैन ।

“घर जान पाउँ” अभियान अन्तरगत विदेशमा हुने श्रमिकहरूले नेपाल फर्क्ने त्यवस्था मिलाईदिन भन्दै आफ्नो क्षेत्रका संसदहरूलाई विभिन्न सञ्चार माध्यमबाट समन्वय गरीरहेका छन् । सांसद गगन थापाले वैशाख २९ गते संसदमा एक जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेकाछन् । यसै अभियान अन्तरगत Law and Policy Forum for Social Justice (LAPSOJ) ले श्रमिकको लागि निःशुल्क कानूनी परामर्श सेवा सुरु गरेको छ ।

\$ फलो द मनी



जर्मा

खर्च

संघिय सरकार

तिन पठक गरेर नेपाल सरकार
अर्थ मन्त्रालय मार्फत छुट्याईएको
करिब १ अर्ब ४८ करोड
कोरोना भाईरस जोखिम नियन्त्रण,
रोकथाम तथा नियन्त्रण कोषमा जर्मा
करिब २ अर्ब २६ करोड

कोरोना भाईरस विरुद्धका गतिविधिमा
नेपाल सरकारले गरेको खर्च
स्वास्थ्य मन्त्रालयलाई निकासा

करिब १ अर्ब ८ करोड

रक्षा मन्त्रालय मार्फत कोरोना रोकथाम
र नियन्त्रणका लागि चाहिने स्वास्थ्य
उपकरण खरिदको लागि

२ अर्ब ३४ करोड निकासा

दाता

ए.डि.बि.

करिब ६ अर्ब २० करोड

विश्व बैंक

करिब ३ अर्ब ४८ करोड

आई.एम.एफ.

करिब १३ अर्ब ९ करोड

युरोपियन युनियन

करिब ९ अर्ब ८० करोड

प्रदेश

जर्मा रकम

खर्च गरिएको रकम

बाँकी रकम

प्रदेश १

करिब
२९ करोड ३३ लाख

करिब
१७ करोड ८५ लाख

करिब
११ करोड ४० लाख

प्रदेश २

६१ करोड

१७ करोड ७० लाख

४३ करोड ३० लाख

बागमती प्रदेश

४० करोड

१२ करोड ३२ लाख

१७ करोड ६५ लाख

गण्डकी प्रदेश

करिब
१५ करोड

९ करोड २० लाख

५ करोड ८० लाख

प्रदेश ५

२३ करोड ६० लाख

१३ करोड ६० लाख

१० करोड

कर्णाली प्रदेश

५० करोड

१३ करोड २० लाख

३६ करोड ८० लाख

सुदूरपश्चिम प्रदेश

करिब
४० करोड २० लाख

२० करोड १५ लाख

२० करोड ८ लाख

नोट: यो विवरण पूर्ण हैन। उपलब्ध माध्यमबाट संग्रह गरी राखिएको हो।
थप सही तथ्यांक संकलन गरी परिमार्जन गर्दै जानेछौं।

कोमिड - १९ संक्रमण फैलिएसंगै महिला जोखिममा

विश्वव्यापी कोमिड - १९ को संक्रमण फैलिएसंगै लैडिक असमा(नताका मुद्दा पनि भयावह रूपमा अगाडी आईरहेका छन् । विशेष गरेर दैनिक ज्यालादारी गरी खाने महिलाले रोजगारी गुमाएका छन्, महिला विरुद्धको घरेलु हिंसा बढेको छ, र प्रत्यक्षरूपमा कोमिड - १९ का बिरामीको उपचारमा संलग्न महिला स्वास्थ्यक(मीहरूले जोखिमको सामना गरिरहेका छन् । नेपाल यसको अपबाद रहन सक्दैन ।





अझै भन्नु पर्दा, महिलामा कोमिड - १९ को संक्रमणको दर पनि बढ्दै गईरहेको छ । नेपालमा कोमिड - १९ बाट ज्यान गुमाउने पहिलो त्यक्ति सुत्केरी महिला थिईन । जबकी संक्रमित महिला र पुरुषको अनुपात हेर्ने हो भने, पुरुषको संख्या धेरै छ । तर, गर्भवती र सुत्केरी महिलाहरू बढी जोखिममा छन् भन्ने देखाउँछ । अहिलेको अवस्थामा, जति स्वास्थ्य सरबन्धी संचनाको निमणि गर्न अहत्वपूर्ण छ, त्यतीकै महिला र अन्य जोखिम वर्गका त्यक्तिहरूको सुरक्षामा ध्यान दिन अहत्वपूर्ण छ । त्यसका लागि सरकारले निरन कुरामा ध्यान दिन जरुरी छ:

१. अग्रपंकिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीसंगै समुदायमा परिचालित स्वयंसेविकालाई प्रयाप्त मात्रामा सुरक्षाका उपकरणहरू उपलब्ध गराउने ।
२. गर्भवस्था र सुत्केरी अवस्थामा उपयुक्त स्वास्थ्य सेवा र सुरक्षाको त्यवस्था गर्ने ।
३. लैडिक मुद्दासंगै घरेलु हिंसाबाट पीडितहरूलाई प्रत्यक्ष मनोपरामर्शिमा काम गर्ने संघ संस्थासंग सहकार्य बढाउनु पर्दछ । घरेलु हिंसा रोकन जन चेतनाको लागि रेडीयो, टेलिभिजन र सामाजिक सञ्जालको प्रयोग गर्ने ।
४. लक्षित वर्गलाई पोषण युक्त खाना दिने कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
५. महिनावारी र प्रजनन स्वास्थ्यलाई ध्यानमा राखेर स्थानीय स्तरमा स्वास्थ्य प्रसाधनका सामाग्रीसंगै गर्भ निरोधका सामाग्रीहरू सहजै उपलब्ध हुने त्यवस्था मिलाउने ।
६. यो संकटको बेलामा वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकहरू बढी जोखिममा छन्, उनिहरूको सुरक्षाको लागि विशेष योजना बनाई कार्यान्वयन गर्ने ।
७. हरेक सरकारी तहमा अर्थपूर्ण राहत वितरणको लागि सहज होस भननका लागि लैडिकतामा आधारित तथ्यांक राख्ने ।

के हाम्रो स्वास्थ्य प्रणाली अहिलेको कोरोना माईरसको संकटमा धरासाथी भईरहेको छ ?

क. स्वास्थ्य संस्थामा सुत्केरी भएको संख्या

ख. सुत्केरी हुनेक्रममा मृत्यु भएका महिलाको संख्या



स्रोत: <https://www.nayapatrikadaily.com>

ग्राफ (क) ले २०७६ चैत्र महिनामा अस्पतालमा सुत्केरी हुने महिलाको संख्या एकदमै कम भएको देखाउँछ । ग्राफ (ख) ले मातृ मृत्यु दर अधिल्लो महिना भन्दा धेरैले बढेको देखाउँछ । मातृ मृत्यु दरलाई जुनसुकै देशमा पनि स्वास्थ्य क्षेत्रको मुख्य सूचकको रूपमा लिईन्छ । लकडाउनको कारणले गर्दा प्राय महिलाहरू स्वास्थ्य संस्था भन्दा बाहिर सुत्केरी गराउन बाट्य भईरहेकाहन्, जसले गर्दा नाटकिय रूपमा मातृ मृत्यु दर बढीरहेको छ । के लकडाउनको समयमा गर्भवती महिलाहरू स्वास्थ्य सेवाको लाभि स्वास्थ्य संस्थामा जान डराईरहेका छन्, वा सरकारले यस विषयमा प्रयाप्त चासो राखेको छ ?

यो अंकमा समेटिएका हल्ला, सवाल तथा सूचनाहरू, बिभिन्न संस्था तथा व्यक्ति, नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनको वेब पेज, सामाजिक सञ्जाल, र सिमिक एकसन टिमले यहि अप्रिल महिना मित्र २००० भन्दा बढी व्यक्तिसंगको संवादबाट संकलन गरिएका हुन् । विषयको महत्व, सान्दर्भिकता र तीव्रतालाई ध्यान दिएर हल्ला, सवाल तथा जिजासाहरू छनोट गरीएका छन् । यो अंकमा समेटिएका जानकारी बुलेटिन प्रकाशित भएको मिति सम्म सत्य छन् ।

Coronavirus CivActs Campaign is brought to you by Accountability Lab Nepal.

